



अपराध अनुसन्धान मासिक ई-बुलेटिन



प्रहरी प्रधान कार्यालय
अपराध अनुसन्धान विभाग

"वस्तुनिष्ठ अपराध अनुसन्धान, मानवअधिकारको सम्मान"

विषय सूची

प्रमुख सल्लाहकार प्र.ब.उ. चन्द्र कुवेर खापुड	विभागीय गतिविधि	१
सम्पादक मण्डल प्र.नि. सविता के.सी. प्र.ना.नि. गणेश बहादुर थिड प्र.स.नि. दुर्गा लक्ष्मी बस्नेत	मासिक अपराध तथ्याड्ड प्रहरी सेवा प्रवाह	२ - ४ ४ - ५
संकलन प्र.ना.नि. शैलेश खड्का प्र.स.नि. धन बहादुर लामिछाने	खोजतलास तथा समन्वय अपराध अनुसन्धानमा सहायता प्रदान सम्बन्धी	६ ७- ८
ले-आउट/ग्राफिक्स प्र.ना.नि. संजीत कुमार दास प्र.ह. ज्ञानु बोहरा	अपराध समाचार उत्कृष्ट अनुसन्धान	९-१२ १३

विभागीय गतिविधि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा पत्रकार भेटघाट कार्यक्रम आयोजना



काठमाडौं, १४ वैशाख

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गर्नुभयो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा भएका उल्लेखनीय कामहरूको चर्चा गर्दै माथिल्लो तहमा मात्रै नभई तल्लो तहका कर्मचारीहरूलाई प्राथमिकतामा राखेर काम गरेको, उनीहरूको लागि प्रहरी नियमावली संशोधन गरी कार्यान्वयनमा ल्याइएको, प्रहरी नियमावली अनुसार सरुवा/बदुवा गरिएको, अपराध अनुसन्धान लगायत फरार अभियुक्त पक्राउ एवम् लागूऔषध विरुद्धको अभियानलाई तीव्र पारिएको बताउनुभयो। नेपाल प्रहरी कार्ययोजना जारी गरी कार्यान्वयन गरिएको, नेपाल प्रहरीलाई एउटा प्रणालीमा लैजान विशेष पहल गरिएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा संचारकर्मीहरूले राखेका जिज्ञासा निरूपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथाममा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। नेपाल प्रहरीमा नीतिगत सुधारका लागि विविध प्रयासहरू गरेको चर्चा गर्दै उहाँले प्रहरी ऐन तथा प्रहरी नियमावली अनुसार नेपाल सरकार र तालुक मन्त्रालयले गरेको निर्णयलाई कार्यान्वयन गर्दै काम गरिएको बताउनुभयो।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कार्यकालका प्रमुख उपलब्धीहरू सहितको कार्य प्रगती विवरण प्रस्तुतीकरण गर्नुभयो। प्रस्तुतीकरणको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक केसीले नेपाल प्रहरी कार्ययोजना २०७७, आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा वार्षिक कार्यसम्पादन सम्झौता तथा अनुगमन प्रणाली कार्यान्वयन, नीतिगत सुधार तथा कार्यक्रमहरू, भवन निर्माण, तालिम, अन्वेषणमा आधारित योजना निर्माण र कार्यान्वयन प्रणाली कार्यान्वयन, अपराध नियन्त्रण तथा अनुसन्धान, अन्तर्राष्ट्रिय प्रहरी समन्वय, समुदाय-प्रहरी साझेदारी कार्यक्रम, कोरोना रोकथाम तथा नियन्त्रण, नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार हस्तान्तरण, वैदेशिक सहायता, कल्याणकारी कार्यक्रमबारे विश्लेषण सहित जानकारी दिनुभयो।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्री र उपस्थित सञ्चारकर्मीहरू बीच समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित



काठमाडौं, १९ वैशाख

नेपाल सरकार मन्त्रीपरिषद्को २०७९ बैशाख १८ गतेको निर्णय अनुसार बैशाख १९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ।

नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा विशेष समारोह बीच गृहसचिव टेक नारायण पाण्डेले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई दर्ज्यानी चिन्हबाट सुशोभित गर्नुभएको हो।


सुशोभन समारोहमा गृहसचिव पाण्डेले नेपाल सरकार गृह मन्त्रालयको तर्फबाट प्रहरी महानिरीक्षक सिंहलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै राज्य, सरकार, आमनागरिक र सिंगो समाजले राखेका अपेक्षा पूरा गराउन प्रहरी संगठनलाई दृढतापूर्वक अगाडि बढाउने पहल नयाँ नेतृत्वबाट हुने विश्वास व्यक्त गर्नुभयो। विगतमा भोगेका भन्दा नयाँ ढाँचा र आधुनिक प्रकृतिका अपराधहरू विकसित हुँदै गएको अवस्थामा तिनको नियन्त्रण र चुनौती सामना गर्न सक्षम प्रहरी संगठन निर्माण गर्नुका साथै स्वस्थ सामाजिक संस्कार सभ्यताको विकासका लागि प्रहरी संगठनले आफ्नो भूमिकालाई स्थापित गर्नुपर्ने दायित्व रहेको उहाँले उल्लेख गर्नुभयो।

गृहसचिव पाण्डेले हालै प्रहरी संगठनको तर्फबाट प्रस्तुत स्थानीय तह निर्वाचन र शान्ति सुरक्षाको खाका समावेश भएको कार्ययोजना कार्यान्वयनका लागि गृहमन्त्रालयले अभ्यास, प्रयास र निरन्तरता दिने बताउनुभयो। प्रहरी संगठनलाई अपराध पत्ता लगाउने सुयोग्य साधन बनाउने र शान्ति सुरक्षाको अभिभारा पूरा गर्न प्रहरी संगठन सफल हुने सुभेक्षा उहाँले व्यक्त गर्नुभयो। सांगठनिक पुनसंरचनाको काम, जनशक्तिको क्षमता, संगठनलाई स्रोत साधन युक्त र संगठनमा क्षमतावान र प्रतिस्पर्धी जनशक्तिलाई भित्राउन टिकाउन र सक्षम नेतृत्व विकास गर्नुपर्ने चुनौतीलाई पूरा गर्न नेपाल सरकारले प्रहरी संगठनलाई सदैव सहयोग र सहकार्य गर्ने उहाँले बताउनुभयो।


उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक निष्ठाका साथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री ज्यू, माननीय गृह मन्त्रीज्यू तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो। नेपाल सरकार र गृहमन्त्रालयको मार्ग निर्देशन प्रहरी संगठनका लागि मार्ग प्रशस्त गर्ने आधार भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, “मानव अधिकारको संरक्षण र संवर्द्धन गर्दै विधिको शासन स्थापना गरी आर्थिक समृद्धि हाँसिल गर्ने नेपाल सरकारको प्रमुख लक्ष्यलाई सफल पार्न नेपाल प्रहरी कटिबद्ध र कृत संकल्पित रहेको छ।”

मासिक अपराध तथ्याङ्क


काठमाडौं उपत्यका तथा प्रदेशहरूको वैशाख महिनाको अपराध तथ्याङ्क प्रस्तुति



त्रैमासिक मुद्धा दर्ता संख्या (फाल्गुन-वैशाख)




त्रैमासिक उपत्यका तथा प्रदेशगत मुद्धा दर्ता संख्या (फागुन- वैशाख)




वैशाख महिनाको अदालती फैसला कार्यान्वयन तर्फको फरार अभियुक्तको पक्राउ सम्बन्धी विवरण

सि.नं.	प्रदेश/महानगरिय/ब्यूरोको नाम	कुल पक्राउ संख्या	कैद	असुल जरिवाना
१.	महानगरीय प्रहरी कार्यालय, रानीपोखरी	१३	९ वर्ष ० महिना २१ दिन	८८२०७८६
२.	१ नं.प्रदेश प्रहरी कार्यालय, विराटनगर	३६	३४ वर्ष ०३ महिना १६ दिन	९८४८०९
३.	२ नं.प्रदेश प्रहरी कार्यालय, जनकपुर	३४	३७ वर्ष ०२ महिना १२ दिन	२३६१८५
४.	बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौडा	०८	३२ वर्ष ६महिना २७ दिन	४४८०६९
५.	गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा	२०	५ वर्ष ६ महिना २७ दिन	५४०६९१४
६.	लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ,	०९	९ वर्ष ३ महिना १९ दिन	३७१२०००
७.	कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत	०८	२३ वर्ष ० महिना १३ दिन	६८४९५
८.	सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी	०३	१ वर्ष ४ महिना ११ दिन	८००००
९.	केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्ज	०७	० वर्ष १ महिना १३ दिन	१५७११२५६
जम्मा		१३८ जना	१४२ वर्ष २५ महिना ११४ दिन	रु.३५४६८५१४

वैशाख महिनाको लागूऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ तथा मुद्धा संख्या




चैत र वैशाख महिनाको लागूऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ संख्या




प्रहरी सेवा प्रवाह

वैशाख महिनामा प्रहरी चारित्रिक प्रमाणपत्रका लागि अपराध अभिलेख चेकजाँच सम्बन्धी विवरण



सामुदायिक प्रहरी गतिविधि

वैशाख महिनामा सामुदायिक सुरक्षा महाशाखा मातहत देशभरिका समुदाय-प्रहरी साझेदार र सामुदायिक प्रहरी सेवा केन्द्रहरूद्वारा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रम एवम् गतिविधिहरू : (गृह प्रशासन सुधार कार्ययोजना २०७४, बुँदा नं.१२४ कार्यक्रमहरू)



आसरा सुधार केन्द्र

वैशाख महिनाको लागुऔषध सेवनकर्ता उपचार विवरण


सि.नं.	विवरण	भर्ना संख्या	डिस्चार्ज संख्या	उपचाररत संख्या
१	आसरा सुधार केन्द्र, रानीबारी	३३ जना	३१ जना	११४ जना
२	महिला आसरा सुधार केन्द्र, तिलगंगा	नभएको	नभएको	नभएको

वैशाख महिनामा नेपालमा रहेका बिदेशी नागरिकहरूको विवरण


सि.नं.	कार्य विवरण	संख्या
१	बिदेशी नागरिकहरूको मृत्यु	१६ जना
२	बिदेशी नागरिकहरूको पक्राउ	४ जना
३	नेपालको बिभिन्न क्षेत्रमा ट्रेकिङ गएका बिदेशी नागरिकहरूको विवरण	१४,०२९ जना
४	बिदेशी नागरिकहरू पक्राउ गरी थप कारवाहिका लागी अध्यागमन कार्यालय पठाईएको	१ जना

खोजतलास तथा समन्वय

वैशाख महिनामा हराएका, फेला परेका तथा खोजतलास जारी बालबालिकाहरुको विवरण



वैशाख महिनामा वेवारिसे फेला परेका मध्ये पारिवारिक पुनर्मिलन, बालगृहमा रहेका बालबालिका सम्बन्धी विवरण



अपराध अनुसन्धानमा सहायता प्रदान

साईबर ब्युरो


- वैशाख महिनामा ३२४ वटा निवेदन प्राप्त भएकोमा १२२ वटा अधिल्लो महिनाको समेत गरि फछौट भएकोर अन्य अनुसन्धानको क्रममा रहेको ।
- बिद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत १० वटा मुद्दा दर्ता गरिएको ।

डिजिटल फरेन्सिक ल्याब

- DFL शाखाबाट वैशाख महिना भित्र विभिन्न १६ वटा मुद्दा शिर्षक (आत्महत्या, कर्तव्य ज्यान, घुस रिसवत, चोरी,जबरजस्ती करणी, ज्यान सम्बन्धी कसुर,ठगी,बम बिष्फोट, बाल यौन दुरुपयोग,बिद्युतीय कसुर,बैंक बित्तिय कसुर, मानव बेचबिखन,लागु औषध, लिखत सम्बन्धी कसुर, सवारी ज्यान, सार्वजनिक अपराध)अन्तर्गत ४९वटा मुद्दाको २४२ वटा सबुदहरु परीक्षण गरिएको ।


दूरसंचार समन्वय शाखा

- वैशाख महिनामा अपराध अनुसन्धानको सिलसिलामा प्रहरी ईकाईहरु तथा संघिय प्रहरी इकाई कार्यालयहरुबाट माग भई आएका Operational Data हरू दूरसंचार सेवा प्रदायक संस्थाहरु संग Co-ordination गरी निम्नानुसारको संख्यामा समयमै सम्बन्धित कार्यालयहरुलाई उपलब्ध गराईएको ।



केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशी

- २०७९/०१/०२ गते देखि ऐ.३१ गते सम्म विभिन्न जिल्लाहरुबाट परीक्षणको लागी ६०९ केशहरु र ३९८९ नमुनाहरु प्राप्त भएकोमा नयाँ र पुरानो पेण्डिड केशहरु समेत गरी ६४२ परीक्षण गरिएको ।
- (AFIS) मा १५२५ Data Entry भएको ।



अपराध समाचार

कर्तव्य ज्यान सम्बन्धी

हत्यामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

कैलाली, ०२ वैशाख

जानकी गाउँपालिका -९ अमरावती बस्ने २५ वर्षीय अर्जुन दासको विभत्स हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-९ बस्ने १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बम बहादुर बोहोरा, १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ वर्षीय मनोज भण्डारी रहेका छन् । जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा गत पुस ३ गते अर्जुन दासलाई मोवाईल चोरी गरेको आरोपमा कुटपिट गरी साजको रूखमा बाधेर खुकुरी प्रहार गरी विभत्स हत्या पश्चात फरार रहेका उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले रुपन्देही सिद्धार्थ नगरपालिका-१ बेलहिया सिमानाकाबाट फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको छ ।

कर्तव्य ज्यान मुद्दामा संलग्न तीन जना पक्राउ

तनहुँ, १२ वैशाख

कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका -१० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका -८ बस्ने २५ वर्षीय सुशिल बि.क र सोही नगरपालिका-३ बस्ने ४७ वर्षीय होम बहादुर बि.क रहेका छन् । शुक्लागण्डकी नगरपालिका-५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाघर परिवारसँग सम्पर्क भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही नगरपालिका-४ र ५ को सिमाना कबरस्थान स्थित पानी जमेको खोल्सामा मृत अवस्थामा फेला परेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा संलग्न उनीहरूलाई सोही नगरपालिका-१० ढोरफिदीबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौँ, १२ वैशाख

काठमाडौँ, आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका - १० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएको अवस्थामा स्थानीय मानिसहरूले फेला पारी घाइतेलाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, आफ्नै श्रीमती २८ वर्षीया दिया शर्माको हत्या गरेको अभियोगमा बकैया गाउँपालिका-५ तीन तले बस्ने भारत मध्य प्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनीलाई प्रहरीले पक्राउ गरेको छ । पवनले घरायसी विवादको कारण सुत्ने कोठामा घाँटी थिचि हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी र अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

नवलपरासी (पश्चिम), २० वैशाख

आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा रामग्राम नगरपालिका-१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

बालगोबिन्दले कुटपिट गर्दागम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर सम्बन्धी

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, २१ वैशाख

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर, नगरपालिका -२ ब्यासी बस्ने ४७ वर्षीय विकु बहादुर सुवाललाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ फागुन ३० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र २४ लाख ५९ हजार ८ सय २२ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर व्यासीबाट पक्राउ गरेको हो । सुवालको एनआईसी एसिया बैंक लिमिटेडमा रहेको खातामा पर्याप्त मौज्जात रकम नभएको भन्ने जानी - जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, २७ वैशाख

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका-८ बस्ने ५० वर्षीय राम सुन्दर डंगोललाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ वैशाख ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र ३६ लाख ७५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौँ पिपंगलास्थानबाट पक्राउ गरेको हो । डंगोलले २०७७ असोज २ गते

कैलाश विकास बैंक लिमिटेडमा उनको आफ्नै खातामा पर्याप्त मौज्जात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २८ वैशाख

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका -२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो। खड्कीले प्रभु बैंक लिमिटेडमा रहेको उनकै खातामा पर्याप्त मौज्जात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २९ वैशाख

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका - ३२ नयाँबानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका - ७ घर भएका ३८ वर्षीय रामहरि अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत पाटनको २०७९ वैशाख ४ गतेको फैसलाले २ थान बैंकिङ कसूर मुद्दामा ५ दिनकैद र १७ लाख ४२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं शान्तिनगरबाट पक्राउ गरेको हो। अधिकारीले स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड नयाँबानेश्वर शाखामा रहेको उनकै खातामा पर्याप्त मौज्जात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

यौन जन्य अपराध

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्सा, ०३ वैशाख

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका - १६ बस्ने बारा प्रसौनी गाउँपालिका - ५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ।

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं, ७ वैशाख

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका - ७ सालखाटोल बस्ने ४९ वर्षीय भुपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका - ११ त्रिपुरेश्वर बस्ने ४९ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन्। शंखरापुर नगरपालिका-६ स्थित बज्रयोगीनीको मुल जात्रामा मानिसहरूको भिडभाड रहेको अवस्थामा उनीहरूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं, १५ वैशाख

गर्भवती महिलालाई विभिन्न डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरी फरार रहेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका -२ नागढुङ्गा बस्ने कैलाली लम्कीचुहा नगरपालिका - २ मोतिपुर ठेगाना भएका ३५ वर्षीय सागर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। गत चैत ८ गते नागढुङ्गा स्थित आफ्नै घरभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार भएका शाहीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागढुङ्गाबाट फेला पारी पक्राउ गरेको हो। उनलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थानकोट काठमाडौं पठाइएको छ।

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

भोजपुर, २१ वैशाख

११ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राईलाई प्रहरीले पक्राउ गरेको छ। राईले ती बालिकालाई पीडितकै घरमा बालयौन दुरुपयोग गरेको भन्ने किटानी जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

लागू औषध सम्बन्धी

अवैध लागूऔषध सहित पक्राउ

बारा, २ वैशाख

कोल्हबी नगरपालिका - १ तामागढी सिम्रैनगढबाट नियन्त्रित लागूऔषध १५ पिस नाईट्राभेट, १० पिस नाईट्राजेपाम र १ ग्राम ७६ मिलिग्राम ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका - ६ बस्ने २६ वर्षीय मनिष आले र पर्सा वीरगंज महानगरपालिका - १५ बस्ने २४ वर्षीय ईद मिया रहेका छन्। कोल्हबीबाट निजगढतर्फ जाँदै गरेको ग.१६ प ५६० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

लागूऔषध सहित पक्राउ

काठमाडौं, ११ वैशाख

काठमाडौं,
त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलबाट ७ केजी
अवैध लागूऔषध सेतो
हेरोईन सहित जामबियन
नागरिक राहदानी नम्बर
८४०१३१ वाहक ३५ वर्षीया
KAPUTULA



ABISHARG लाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा दक्षिण अफ्रिकाको जोहानसबर्गाबाट दोहा हुँदै काठमाडौं आएका उनलाई विमानस्थलमा जाँच गर्ने क्रममा सुटकेसभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त हेरोईन फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उक्त लागूऔषध लिन आएका भारत घर भएकी राहदानी नम्बर ८८७९६८७ वाहक ३५ वर्षीया LALNUNPUII लाई काठमाडौं महानगरपालिका - २ लाजिम्पाटबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरू उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, १२ बैशाख

काठमाडौं, चन्द्रागिरी नगरपालिका - २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ४ सय एम्पुल डाइजेपाम, ४ सय एम्पुल फेनारगन, ४ सय एम्पुल नुफिन र ४ सय एम्पुल तरल पदार्थ सहित धनुषा जनकनन्दनी गाउँपालिका-२ घर भएका २३ वर्षीय हेमन्त यादबलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर देखि काठमाडौं तर्फ आउँदै गरेको बा.१ प १२३२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

अन्य अपराध

दुर्लभ बन्धजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ

काठमाडौं, ०३ वैशाख

काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट १ थान दुर्लभ बन्धजन्तु चितुवाको छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २४ वर्षीय कालदेन वाइवा र खोटाङ साकेला गाउँपालिका - ३ बस्ने ४६ वर्षीय दिल बहादुर तामाङ रहेका छन् ।



उक्त स्थानमा दुर्लभ बन्धजन्तुको छाला ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ३ जना पक्राउ

काठमाडौं, ६ वैशाख

प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका - १६ सोह्रखुट्टे बस्ने झापा बिर्तामोड नगरपालिका - ९ ठेगाना भएका २२वर्षीय अनुप मिश्र, काठमाडौं महानगरपालिका - १७ क्षेत्रपाटी बस्ने काभ्रेपलाञ्चोक पनौति नगरपालिका - १ ठेगाना भएका २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिका - १३ बाफल बस्ने २७ वर्षीय राहुल चचान रहेका छन् ।

राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम विनियम, निर्देशन, आदेश विपरीत उपत्यकामा केही व्यक्तिहरू क्रिप्टोकरेन्सीको बित्तिय कारोबारमा सक्रिय रहेको भन्ने सूचनाका आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सीहरू बिटक्वाइन लगायतका बिभिन्न करेन्सीहरूको अवैध कारोबारमा सक्रिय रहेका उनीहरूलाई काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म जम्मा ६६ करोड ७९ लाख ७९ हजार ९ सय ८३ रूपैयाँ रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको छ ।

उनीहरूलाई उपर बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारवाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

उपचारको क्रममा अस्पतालबाट फरार भएका थुनुवा पक्राउ

काठमाडौं, ६ वैशाख

प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका थुनुवा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका - ३ कुञ्चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका तिरुवाले प्यारालाइसिस भएको भन्ने बहाना बनाई वीर अस्पतालमा भर्ना भई उपचारत रहेको अवस्थामा अस्पतालबाट भागी फरार भएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई बुढानिलकण्ठ नगरपालिका-१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको छ ।

३ नाल भरुवा बन्दुक बरामद

जाजरकोट, ०८ वैशाख

छेडागाड

नगरपालिका-३ डेडकुला नजिकजंगलको ओडार, सोही नगरपालिका-२ मजेरी नजिक जंगलको ओडार र कुशे गाउँपालिका-८



बिजुलीडाँडास्थित जंगलबाट १/१ नाल गरी जम्मा ३ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट सुयाडाबाट खटिएको प्रहरीले डेडकुलाबाट बुधबार बेलुकी र मजेरीबाट १/१ थान तथा प्रहरी चौकी पैकबाट खटिएको प्रहरीले बिजुली डाँडाबाट १ थान भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चार राउण्ड गोली र नक्कली सुनसहित बिभिन्न सामानहरू बरामद

काठमाडौं, ८ वैशाख

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँट डेरा गरी बस्ने प्रमिला तामाङको कोठाबाट पेस्टोलमा प्रयोग हुने ४ राउण्डगोली र पहेलोरङको १ थान धातु लगायत बिभिन्न सामानहरू प्रहरीले बरामद गरेको छ । तामाङको कोठा खाली गर्न प्रहरी तथा काठमाडौं महानगरपालिकाको प्रतिनिधि समेतको खटिएको टोलीले रीतपूर्वक कोठाको ढोका खोली कोठाभित्र जाँच गर्दा उक्त सामानहरू फेला पारी बरामद गरेको हो । उनको कोठाबाट नेपाली सेनाको जर्सी हरियो १ थान, नेपाल सेनाको कम्ब्याट पोशाक नसिलाएको १ थान, केशव बहादुर धानुकको नामको राहदानी १ थान, मोबाइल ४ थान, छाप १ थान, बिभिन्न ब्यक्तिका नामको चेकहरू, बिभिन्न ब्यक्तिका नागरिकताहरू, कपाली तमसुक २ थान, जन्मकुण्डली १ थान र अन्य कागजातहरू बरामद भएको छ । प्रारम्भिकरूपमा सुनचाँदी व्यवसायीलाई घटनास्थलमै ल्याई परीक्षण गराउँदा उक्त पहेलो धातु नक्कली सुन भएको भनी प्रतिवेदन गरेको तथा उक्त पहेलो धातुलाई थप परीक्षणको लागि सुन चाँदी व्यवसायी महासंघमा पठाइएको-छ । बरामद गोली, पहेलो धातु, कम्ब्याट ड्रेस लगायतको कागजात सम्बन्धमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।

चोरी कार्यमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

काठमाडौं, १० वैशाख

काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका ८ थान स्कुटर सहित चोरी कार्यमा संलग्नरहेको अभियोगमा काभ्रे धुलिखेल नगरपालिका-११ घर भएका १८ वर्षीय किशोरसहित ५ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले १ जना किशोरलाई चोरी भएको १ थान स्कुटर सहित नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानबाट चोरी गरी स्कुटर लुकाई राखेको खुल्न आएपछि काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित सडकबाट चोरी भएका अन्य ७ थान स्कुटर सहित चोरी कार्यमा संलग्न ती किशोरहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ ।

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा पक्राउ

मोरङ, १४ वैशाख

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईलाज गर्नको लागि ईजाजतपत्र प्राप्त समेत नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-१ फिलिम हल लाईनस्थित श्री राम पाईल्स क्लिनिकका सञ्चालक भारत पश्चिम बंगाल दार्जिलिङ रानीगन्ज पानसाली पञ्चायत बस्ने २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहेँचा नगरपालिका-३ गछिया चोकस्थितमा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ देवीगन्ज ग्राम पञ्चायतबस्ने २९ वर्षीय सनोड मण्डल रहेका छन् ।

उनीहरूले क्लिनिक सञ्चालन गरी डाक्टर हुँ भनि औषधि उपचार गरी ठगी तथा स्वास्थ्यमा समेत खेलवाड गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट ईलाज सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

सालकको खपटा सहित पक्राउ

काठमाडौं, २२ वैशाख

काठमाडौं, महानगरपालिका-३१ शान्तिनगरस्थित युनिनभर्सल लन्च एण्ड बार होटलबाट करिब ४ किलो ५ सय ग्राम सालकको खपटा (अखेटोपहार) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चाबहिल बस्ने सर्लाही बाग्मती



नगरपालिका-३ घर भएका ३२ वर्षीय सुबिलाल सिङ्गतान र काठमाडौं थली बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-२ घर भएका २१ वर्षीय सुवास बिष्ट रहेका छन् । उक्त होटलमा अवैध रूपमा दुर्लभ वन्यजन्तु सालकको खपटा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त नयाबानेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खपटा सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

काठमाडौं, १९ वैशाख

लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्त सिन्धुली दुधौली नगरपालिका - १ डकाहा घर भएका २६ वर्षीय प्रकाश तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका - १५ भगवान पाउ नजिक सडक किनारमा ललितपुर महालक्ष्मी नगरपालिका - ८ लुभु घर भएका २८ वर्षीय नरेश कुमार गौतमलाई तिमिल्सिना लगाएतका दुई जना ब्यक्तिहरूले लुटपाट पश्चात हत्या गरी फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा चुमनुव्री गाउँपालिका - ३ जगतबाट प्रकाशलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारवाहीको लागि प्रहरी वृत्त स्वयम्भुमा पठाइएको छ ।

उत्कृष्ट अनुसन्धान

कर्तव्य ज्यान मुद्दाका अभियुक्त कारागार चलान

मिति २०७८।१०।१२ गते राती जिल्ला दैलेख नौमुले गाउँपालिका वडा नं. ३ घर भई जिल्ला ओखलढुंगा लिखु गाउँपालिका वडा नं.४ मा निर्माणधिन स्वास्थ्य चौकीमा ज्याला मजदुरीमा काम गर्ने मन बहादुर वि.क लाई तत्काल अज्ञात व्यक्तिहरूले कर्तव्य गरी मारी फालेकोमा अनुसन्धानको क्रममा निजलाई प्रतिवादीहरू जिल्ला ओखलढुंगा लिखु गाउँपालिका वडा नं.४ बस्ने रुप कुमार मग्राती, ऐ ऐ बस्ने धन बहादुर सार्की र ऐ ऐ २ बस्ने राजेन्द्र खड्काले कर्तव्य गरी मारेको खुल्न आएको हुँदा निज प्रतिवादीहरूलाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको जाहेरी प्राप्त भएकोमा आवश्यक अनुसन्धान पश्चात मिति २०७९।०१।०५ गते सम्मानित जिल्ला अदालत ओखलढुंगाको आदेशले निज प्रतिवादीहरू राजेन्द्र खड्का र रुप कुमार सार्कीलाई पुर्पक्षको लागी कारागार चलान भएको र प्रतिवादी धन बहादुर सार्की रु २५,०००/- धरौटीमा छुटेको ।

जबरजस्ती करणी मुद्दाका अभियुक्त कारागार चलान

मिति २०७९।०१।११ गते अं.११:३० वजेको समयमा ललितपुर जिल्ला गोदावरी न.पा. वडा नं.१४ ठैवमा बर्ष ६ की परिवर्तित नाम ०७८।०७९ सातदोबाटो (११३) लाई बिपक्षी वर्ष १५ को हाल परिवर्तित नाम ०७८।०७९ सातदोबाटो (११५) ले आफ्नो डेरा कोठा नजिकैको खाली कोठामा लगी जबरजस्ती करणी गरेको हुँदा कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको सातदोबाटो ११२ को जाहेरी प्राप्त भएकोमा आवश्यक अनुसन्धान पश्चात मिति २०७९।०१।२८ गते सम्मानित जिल्ला अदालत ललितपुरको आदेशले प्रतिवादिलाई पुर्पक्षको लागी कारागार चलान भएको ।

जबरजस्ती करणी मुद्दाका अभियुक्त कारागार चलान

मिति २०७८।१२।०२ गते देखी मिति २०७९।०१।०१ गते अ.१७:०० बजेको समय सम्म जिल्ला मकवानपुर बागमती गाउँपालिका वडा नं. ८ साततले स्थित बर्ष ८ की नाबालिका नाम परिवर्तित ३१ (०७८।०७९-१०७) लाई हजुरबुबा नाम परिवर्तित ३१ (०७८।०७९-A33)ले करणी गरेको हुँदा कानून बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त प्राप्त भएकोमा आवश्यक अनुसन्धान पश्चात मिति २०७९।०१।२१ गते सम्मानित जिल्ला अदालत मकवानपुरको आदेशले प्रतिवादिलाई पुर्पक्षको लागी कारागार चलान भएको ।

लागु औषध मुद्दाका अभियुक्त धरौटीमा छोडेको

मिति २०७८।१२।११ गते दिउसो १४:१५ बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा.४ बजार स्थित लागु औषधको कारोबार भई रहेको गोप्य सुचनाको आधारमा संघिय प्रहरी ईकाई कार्यालय लागु औषध सेलबाट खटिएको प्रहरी टोलीले ऐ.ऐ.खुलामन्व स्थित शौचालयको बाहिर पट्टी मो.सा.रोकी शौचालय तर्फ जादै गरेका पछी नामथर खुल्न आएका ऐ.बस्ने बर्ष २८ को लोकेन्द्र रानामगर र ऐ.गोबरीया बस्ने बर्ष २८ को रबिन सिंह भाटलाई शंका लागी निजहरूको शरिर तथा मो.सा.समेतमा रित पुर्बक खान तलासी गर्दा Bupine लेखिएको एम्पुल थान ४२, Phenargan एम्पुल थान ४३ एम्पुल र

INJECTION एम्पुल थान ६ समेत फेला पारी बरामद गरी निजहरूलाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको जाहेरी प्राप्त भएकोमा आवश्यक अनुसन्धान पश्चात मिति २०७९।०१।१३ गते सम्मानित जिल्ला अदालत कञ्चनपुरको आदेशले प्रतिवादिलाई जनही रु.४०,०००/- धरौटी लिई तारेखमा छोडेको ।

जबरजस्ती करणी मुद्दाका अभियुक्त कारागार चलान

मिति २०७८।०७।१५ गते बिहान ०९:०० बजेको समयमा जिल्ला सोलुखुम्बु माप्यदुधकोशी गा.पा.वडानं.७ बस्ने बर्ष १६ की नाबालिकालाई ऐ.ऐ.बस्ने बर्ष २४ को परिवर्तित नाम (कखग) ले बिवाह गरी कान्छी श्रीमती बनाउँछु भन्ने जस्ता कुराहरू गरी ललाई फकाई जबरजस्ती करणी गरी हाल पीडित गर्भवती समेत भएको हुँदा कानून बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको जाहेरी प्राप्त भएकोमा आवश्यक अनुसन्धान पश्चात मिति २०७९।०१।२७ गते सम्मानित जिल्ला अदालत सोलुखुम्बुको आदेशले प्रतिवादीलाई पुर्पक्षको लागी कारागार चलान भएको ।

जबरजस्ती करणी मुद्दाका अभियुक्त कारागार चलान

मिति २०७८।१२।१५ गते दिनको अ.१४:१५ बजेको समयमा परिवर्तित वतन जिल्ला ०३-०१-०२-०७ स्थित जिल्ला ०३-०१-०२-०७ बस्ने वर्ष २५ की परिवर्तित नाम "इलाम-न-(०७८/०७९)" आफ्नै अग्रिसो बारीमा घास काट्न गएको अवस्थामा जिल्ला इलाम देउमाई नगरपालिका वडा नं. ७ बस्ने अ. वर्ष ४० को सुनिल तामाडले करणी गरेको हुँदा कानून बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको जाहेरी प्राप्त भएकोमा आवश्यक अनुसन्धान पश्चात मिति २०७९।०१।१३ गते सम्मानित जिल्ला अदालत ईलामको आदेशले प्रतिवादिलाई पुर्पक्षको लागी कारागार चलान भएको ।

लिखत सम्बन्धी कसुर मुद्दाका अभियुक्त कारागार चलान

२०७८।१०।२५ गते प्रतिवादी नर बहादुर विश्वकर्मा र सुमन पुरीले नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको Letter Pad मा Regd.No.58/060/061 उल्लेख गरी निज व्यक्तिहरूले नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको letter Pad लाई कित्ते तयार पारी नक्कली Regd.No. राखी नक्कली छाप समेतको प्रयोग गरी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (Nepal Multipurpose Co-operative Society Ltd) स्था:२०५०,दर्ता ३/१/३/(३१)०५०/०५१,स्था.ले.नं.३०१५६३२३९ लाई कित्ते गरी प्रतिवादी नर बहादुर विश्वकर्माको Balance Certificate तयार गरेको हुदाँ प्रतिवादीहरूलाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त प्राप्त भएकोमा आवश्यक अनुसन्धान पश्चात मिति २०७९।०१।२१ गते सम्मानित जिल्ला अदालत झापाको आदेशले प्रतिवादिलाई पुर्पक्षको लागी कारागार चलान भएको ।

**अपराध अनुसन्धान विभाग
नागरिक सूचना इकाई द्वारा प्रकाशित
मासिक ई-बुलेटिन**



सत्य सेवा सुरक्षणम्

**प्रहरी प्रधान कार्यालय
अपराध अनुसन्धान विभाग
नक्साल, काठमाडौं**